

(?) आइतबार पनि संचालन गरिने सेवाहरु बारे जानकारी !

विद्यार्थीहरु उच्च शिक्षामा जाने, कर्मचारीहरु स्थानान्तरण हुने र बासिन्दाहरुको बसाई-सराई जस्ता कामहरु बढी हुने भएको कारणले, शियाकुस्योको प्रधान कार्यालयमा आइतबार पनि सेवा काउण्टरहरु संचालन गरिने जानकारी गराईन्छ। संचालन गरिने मितिहरुमा मार्च 19, 26, र अप्रिल 2 तारिक र समय 8:30 बजे देखि 5:15 बजे सम्म रहेकोछ।

संचालन गरिने काउण्टरमा, सिमिन् सेइकाचु-का र होकेन् नेन्किन्-का हुन्।

सिमिन् सेइकाचु-कामा, ज्युउमिन्ह्योउ (निवास दर्ता) को प्रतिलिपी, कोसेकीतोउस्योउहोन् आदि वितरण तथा बसाई सराई दर्ता गरिनेछ।

जन्म, विवाह, मृत्यु र परिवार दर्ता जस्ता कामहरु, शियाकुस्यो प्रधान कार्यालयको पहिलो तल्लाको दक्षिणपश्चिम कुनामा रहेको सुरक्षा कक्षमा रहेको रात्रिकालीन ड्युटी कोठामा संचालन गरिनेछ।

होकेन् नेन्किन्-का (बीमा र निवृत्तिभरण शाखा) चाँही राष्ट्रिय स्वास्थ्य बीमा योग्यताहरुको प्राप्ति गर्ने अथवा गुमाउने सँग सम्बन्धित छ।

हप्ताका दिनहरुमा फुर्सत नहुने व्यक्तिहरुले आइतबार यि सेवाहरु प्रयोग गर्न सक्नुहुनेछ।

(२) सम्पूर्ण विदेशी बासिन्दाहरु स्वदेश फर्कने बेलामा पूरा गर्नुपर्ने आवश्यक प्रक्रियाहरु बारे जानकारी !

सम्पूर्ण विदेशी बासिन्दाहरु यदि जापानमा फेरि नफर्किने तरिकाले जाने योजना बनाउनु भएकोछ भने, शियाकुस्योमा “तेन्स्यूचु तोदोके” (बाहिर जाने अधिसूचना) पेश गर्नुपर्नेछ । जापान छोड्ने दुई हप्ता अगाडी देखि यो सूचना पेश गर्न सकिन्छ । यदि बिना सूचना स्वदेश फर्कनु भयो भने, तपाईंलाई “जापानमा ठेगाना भएको व्यक्ति” को रूपमा व्यवहार गरिनेछ ।

कोकुमिन् नेन्किन् (राष्ट्रिय पेन्सन) को एकमुष्ट निकासी भुक्तानीको लागि आवश्यकताहरु मध्ये एक वस्तु “जापानमा ठेगाना नभएका व्यक्तिहरु” हो । यदि तपाईंले "बाहिर जाने अधिसूचना" पेश गर्नुभएन भने, तपाईंलाई "जापानमा ठेगाना भएको व्यक्ति" को रूपमा व्यवहार गरिनेछ र राष्ट्रिय पेन्सनको एकमुष्ट फिर्ता रकम भुक्तानी गरिने छैन ।

त्यस बाहेक, स्वदेश फर्किसकेपछि पनि, कोकुमिन् केंकोउ होकेन् (राष्ट्रिय स्वास्थ्य बीमा)का बिलहरु आईरहने गर्छन् । त्यसैले "बाहिर जाने अधिसूचना" पेश गर्ने काम नबिसिकन पूरा गर्नुहोला ।

त्यस बाहेक, यदि तपाईंले पुनः प्रवेश अनुमति बिना जापान छाड्नु भयो भने, आफ्नो माई-नम्बर कार्ड शियाकुस्योमा फिर्ता गर्न आवश्यक छ । जाईर्युउ कार्ड चाँही, अध्यागमन निरीक्षणको समयमा अध्यागमन निरीक्षकलाई फिर्ता गर्नुपर्दछ ।

कृपया आफ्नो देश फर्कनु अघि अन्य सम्बन्धित प्रक्रियाहरु पूरा गर्न सावधान रहनुहोस् ।

(३) तोकिएको फोहोर फ्याँक्ने थैलाको अस्थायी उपायहरूको अन्त्य बारे जानकारी !

गत बर्ष, शहरका पसलहरूमा तोचिगी नगरपालिकाद्वारा तोकिएको थैलाको अभाव थियो, र त्यसको समाधान नभएसम्म पारदर्शी थैलाहरूमा जल्ने फोहोर फ्याँक्न सकिन्छ भनेर अस्थायी उपाय अपनाईएको थियो ।

तर अहिले आएर, तोकिएको थैला उपलब्धतामा स्थिरता आएकोले, यहि बर्षको अप्रिल महिनाको ३० तारिक देखि उक्त थैला प्राप्त गर्न नसकिने अवस्था आएमा अस्थायी उपायहरूको अन्त गरिनेछ ।

मे महिनाको १ तारिक पश्चात तोकिएको थैला बाहेक अन्य थैला प्रयोग गर्न गैरकानूनी भएर, फोहोर संकलन नगरिने हुनाले, कृपया तोकिएको थैलामा नै राखेर फोहोर फ्याँक्नुहुन अनुरोध गरिन्छ ।